

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १५

(नियम २६ को उपनियम २ सँग सम्बन्धित)

१. संचालक समितिको प्रतिवेदन

संचालक समितिको प्रतिवेदन आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदनमा संलग्न छ ।

२. लेखा परीक्षकको प्रतिवेदन

लेखा परीक्षकको प्रतिवेदन आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदनमा संलग्न छ ।

३. लेखा परीक्षण भएको वित्तीय विवरण

लेखा परीक्षण भएको वित्तीय विवरण आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदनमा संलग्न छ ।

४. कानूनी कारवाही सम्बन्धी विवरण

(क) यस अवधिमा बैंकले वा बैंकको विरुद्ध दायर भएको मुद्दाको विवरण:

यस बैंकबाट प्रवाह गरिएको कर्जाहरू (ऋण) मध्ये भुक्तानी लिन बाँकी रहेका विभिन्न शिर्षकका ३७ थान कर्जाहरूको मुद्दा विभिन्न अदालतमा चलिरहेको छ ।

(ख) बैंकका संस्थापक वा संचालकले वा संस्थापक वा संचालक विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा:

यस सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा:

यस सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।

५. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

(क) शेयर कारोवारमा हुने उतार चढाव खुल्ला बजारले निर्धारण गर्ने भएको हुँदा सोही मूल्य तथा मान्यता अनुरूप हुने गरेको ।

(ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कूल कारोवार संख्या र कारोवार भएको दिन (नेपाल स्टक एक्सचेन्ज लिमिटेड को वेवसाइट अनुसार)

	पहिलो त्रैमासिक	दोश्रो त्रैमासिक	तेश्रो त्रैमासिक	चौथो त्रैमासिक
अधिकतम मूल्य	-	५५७	६१०	८३३
न्यूनतम मूल्य	-	३८९	३८९	३८९
अन्तिम मूल्य	५०७	४६०	६०९	८१०
कारोवार संख्या	-	१,११८	५,८८७	१३,५३९
कारोवार दिन	-	४२	९८	१६२

(पहिलो त्रैमासमा बैंकको मर्जरका कारणले शेयर कारोवार रोक्का भएकाले कारोवार नभएको ।)

६. समस्या तथा चुनौति:

आन्तरिक समस्या तथा चुनौतिहरू : विकास खर्चमा कमी, विप्रेषणको आप्रवाहको बृद्धिमा देखिएको कमी आदिको कारण तरलतामा आएको उतार चढाव र सोको कारण निक्षेप र कर्जाको ब्याजदर व्यवस्थापनमा समस्या, बैकिङ्ग क्षेत्रमा दक्ष मानव श्रोतको कमी, वैकल्पिक लगानी क्षेत्रको अभाव, बढ्दो शाखा संजाल तथा व्यवसायमा वृद्धिका कारण जोखिम व्यवस्थापनका क्षेत्रमा देखिएका कठिनाईहरूलाई चुनौतिको रूपमा लिइएको छ । यस्ता चुनौतिहरूलाई व्यवस्थापन गर्दै जानु पर्ने भएकाले संचालन खर्चमा वृद्धि हुँदै गएको छ । यस अवस्थामा बैकलाई स्वस्थ रूपमा संचालन गरी मुनाफामा वृद्धि गर्दै लैजाने कार्य चुनौतिपूर्ण रहेको छ ।

वाह्य समस्या तथा चुनौतिहरू: अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यले नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा अवमुल्यन भएको, मुद्रास्फीति दरमा वृद्धि भएको, २०७२ वैशाख १२ गतेको भुकम्प र देशको राजनीतिक अस्थिरताले मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको हुँदा कूल गार्हस्थ उत्पादनको वृद्धिदरमा कमी भई बैकिङ्ग क्षेत्रको व्यवसायको विस्तारमा यसको असर देखिएको छ । देशको अस्थिर राजनीतिक अवस्था, बेलाबेलामा हुने बन्द, हडताल, बैकिङ्ग क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा आदिलाई बैकले वाह्य समस्या तथा चुनौतिको रूपमा लिएको छ । कावुभन्दा बाहिरको अवस्थामा बाहेक उक्त चुनौतिहरूबाट सिर्जना हुने जोखिमलाई समाधान गर्न उपयुक्त जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै अगाडी बढ्ने रणनीति बैकले लिएको छ । तथापि, आन्तरिक राजनैतिक समस्याका कारण लगानी योग्य क्षेत्रमा देखिएको संकुचन, औद्योगिक क्षेत्रमा देखिएका श्रम समस्या जस्ता समस्याहरू रही आएका छन् । यी समस्याहरूको निराकरण गर्नु चुनौतिपूर्ण रहेको छ ।

७. संस्थागत सुशासन:

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण:

- (क) संचालक समितिले स्वीकृत गरेका नीतिहरूलाई कार्यान्वयनमा ल्याइएको ।
- (ख) व्यवस्थापन तहमा गठन गरिएको विभिन्न समितिहरू (जस्तै: सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति, कर्मचारी पदपूर्ति समिति, कर्जा जोखिम व्यवस्थापन समिति आदि) क्रियाशिल रहेको ।
- (ग) आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न आन्तरिक लेखा परीक्षकबाट नियमित रूपमा लेखापरीक्षण गराई प्रतिवेदनमा दिइएको सुझावहरूको समीक्षा तथा कार्यान्वयन गराउन लेखा परीक्षण समितिको बैठक नियमित बस्ने गरेको र सोबाट प्राप्त निर्देशनहरूलाई तत्कालै कार्यान्वयनमा ल्याइने गरिएको ।
- (घ) जोखिम व्यवस्थापन समितिको बैठक नियमित रूपमा बस्ने गरेको र सो बैठकमा भार परिक्षण, नीति नियमहरूको प्रयाप्तता, संचालन जोखिम जस्ता विषयहरूमा छलफल हुने गरेको र व्यवस्थापनलाई प्राप्त निर्देशनहरूलाई पालना गर्दै आएको ।
- (ङ) बैकिङ्ग कारोवारलाई व्यवस्थित गर्नका साथै संचालन जोखिमहरू न्यूनीकरण गर्न विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू तर्जुमा गरि लागू गरिएको ।
- (च) बैकिङ्ग व्यवसायमा हुन सक्ने गर्लत क्रियाकलापलाई रोक लगाउनका लागि संस्थागत सुशासन ईकाईको गठन गरिएको । बैकमा संस्थागत सुशासन कायम राख्नमा मुख्य जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतलाई दिइएको ।